


ऐन संख्या- १

गाउँसभाबाट पारित मिति : २०७९/०३/१०



मेरिङ्देन गाउँपालिकाको विनियोजन विधेयक, २०७९



मेरिङ्देन गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सान्थाक्रा, ताप्लेजुङ
१ नं. प्रदेश, नेपाल

ऐनको दफा ४४ (२) मा सभाले पारित गरे बमोजिम
ठिक छ भनी प्रमाणीकरणका लागि पेश गर्ने

नाम थर: अर्जुन सुवेदी

पद: सचिव

दस्तखत:

विधेयक संख्या:

मिति: २०७९।०३।११

मेरिडदेन गाउँपालिकाको विनियोजन ऐन, २०७९

गाउँ सभाबाट पारित मिति: २०७९/०३/१०

मेरिडदेन गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

प्रस्तावना: मेरिडदेन गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम मेरिडदेन गाउँ सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "मेरिडदेन गाउँपालिकाको विनियोजन ऐन, २०७९" रहेकोछ ।

(२) यो ऐन मिति २०७९/०४/०१ गते देखि प्रारम्भ हुनेछ ।

२. **आर्थिक वर्ष २०७९/०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:**
(१) आर्थिक वर्ष २०७९/०८० को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु.४२,३०,२०,०००/- (अक्षरेपी बयालिस करोड तीस लाख दुई हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/०८० को निमित्त मेरिडदेन गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ

अनुसूची—१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

संश्लित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

क्र.स	अनुदान सङ्ख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका	१२२०४७०००	७३७०००००		१९५७२९०००
२		वडा कार्यालय	०	३३७५००००		३३७५००००
३		संघिय सशर्त तर्फ	१६४००००००	१९४०००००		१८३४०००००
४		प्रदेश सशर्त तर्फ	१२३०००	१०००००००		१०१२३०००
५		ऋणको साँवा ब्याज भूक्तानी				
६		लगानी (सेयर\ऋण)				
	जम्मा		२८,६१,७०,०००	१३,६८,५०,०००	०	४२,३०,२०,०००

नोट:- विषयगत शाखाहरूको बजेट र गाउँ कार्यपालिकाको बजेट एकै ठाउँमा राखिएको छ ।

अनुसूची—२

आगामी आ.व. को राजस्व अनुमान २०७९/०८०

क्र.स	आय शिर्षक	बजेट रु
१	वित्तीय समानिकरण अनुदान सङ्घीय सरकार	११,५२,००,०००
२	सशर्त अनुदान सङ्घीय सरकार चालु	१६,४०,००,०००
३	सङ्घीय शसर्त पूँजीगत अनुदान	४४,००,०००
४	सङ्घीय विशेष अनुदान	१,५०,००,०००

५	संघिय सरकार समपुरक अनुदान	१,२०,००,०००
६	राजध्व बाँडफाट (मूल्य अभिवृद्धि कर र अन्तःशुल्क) सङ्घिय विभाज्यकोष	७,६५,८६,०००
७	प्राकृतिक श्रोत रोयल्टि बाँडफाट (वन तर्फ)	०
८	वित्तिय समानिकरण अनुदान प्रदेश सरकार	६१,९१,०००
९	सशर्त अनुदान प्रदेश सरकार	१२३,०००
१०	प्रदेश सरकार समपुरका अनुदान	१,००,००,०००
११	विशेष अनुदान प्रदेश सरकार	०
१२	सवारी साधन कर बाँडफाट (प्रदेश विभाज्य कोष)	२८,०१,०००
१३	गत आ.व को नगद मौजदात (अ.ल्या	१,२८,४२,०००
१४	आन्तरिक श्रोत (कर तथा गैर कर राजध्व)	३८,७७,०००
	जम्मा	४२,३०,२०,०००

धन्यबाद ।

प्रशुतकर्ता
दुर्गा प्रसाद श्रेड चडवाड
उपाध्यक्ष
मिति २०७९।०३।१०

ऐनको दफा ४४ (२) मा सभाले पारित गरे बमोजिम
ठिक छ भनी प्रमाणीकरणका लागि पेश गर्ने

नाम थर: यूक हां विर हांगाम

पद: अध्यक्ष

दस्तखत:

विधेयक संख्या:

मिति: २०७९।०३।११